



लोक सेवा आयोग  
दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सुचना

सूचना नं. ३५/०७७-७८, मिति : २०७७।१०।२०

लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायल, डोटीका देहायका विज्ञापन नम्बर, पद, सेवा, समूह र उपसमूहका राजपत्र अनंकित प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरूको आयोगको पूर्व प्रकाशित परीक्षा कार्यक्रम अनुसारको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम र परीक्षा केन्द्र :

विज्ञापन नं.	पद	सेवा, समूह, उप-समूह	रोल नं.	उम्मेदवार संख्या	परीक्षा मिति, समय (विहान ८:०० बजे)	परीक्षा केन्द्र
१५८०६/०७६-७७ (खुला)	सहायक निरीक्षक	इन्जिनियरिङ, मेट्रोलोजी	सबै उम्मेदवारहरू	उक्त विज्ञापनहरूमा दरखास्त दिने सबै उम्मेदवारहरू ।	२०७७।११।२ गते	श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी ।
१५८०७-८१०/०७६-७७ (खुला, समावेशी)	सर्भेक्षक/नापी निरीक्षक	इन्जिनियरिङ, सर्भे			२०७७।११।४ गते	
१५८११/०७६-७७ (खुला)	पशु स्वास्थ्य प्राविधिक	कृषि, भेटेरिनरी			२०७७।११।५ गते	
१५८१२-८१४/०७६-७७ (खुला, समावेशी)	प्राविधिक सहायक/खाद्य निरीक्षक	कृषि, खा.पो. तथा गु.नि.			२०७७।११।६ गते	
१५८१५-८१७/०७६-७७ (खुला, समावेशी)	रेञ्जर	वन, ने.पा. एण्ड वाइल्ड लाइफ			२०७७।११।९ गते	



लोक सेवा आयोग

# दिपायल कार्यालय



राजपुर, डोटी

## द्रष्टव्य १:

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर तथा अन्य ईलेक्ट्रोनिकस सामग्रीहरु लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा दिन आउँदा सम्बन्धित निकायबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।

## द्रष्टव्य २: संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरुको पूर्ण रुपमा पालना गर्नु पर्नेछ ।

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा २ (दुई) मिटरको दूरी कायम गर्नुपर्नेछ ।
- परीक्षार्थीहरुले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- परीक्षार्थीले लेखन बाँकी रहेको उत्तरपुस्तिकाको खाली ठाउँ स्वयंले काटी, दस्तखत गरी, उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरेर मात्र परीक्षा हलबाट बाहिर जानु पर्नेछ ।
- कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवार परीक्षामा सम्मिलित हुने भएमा सम्बन्धित उम्मेदवारले यस कार्यालयको फोन नं. ०९४-४४०१४७ वा ०९४-४४०१७८ मा सम्पर्क गरी वा इमेल तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ ।

गणेशमान सिंह राई  
शाखा अधिकृत

बिष्णु पौडेल  
नि. कार्यालय प्रमुख